

अस्ट्रेलियामा एक दिने स्किल, नलेज, इन्नोभेसन कार्यशाला गोष्ठी सम्पन्न

एनआरएनए अस्ट्रेलियाको आयोजनामा नेपाल फेस्टिभल ब्रिसबेनको भोलिपल्ट १३ नोभेम्बर एक दिने स्किल, नलेज, इन्नोभेसन Skill knowledge and Innovation (SKI) कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कुइन्सल्याड युनिभर्सिटी ओफ टेक्नोलोजीको गार्डेन पोइन्टमा सम्पन्न उक्त कार्यशाला गोष्ठी अस्ट्रेलिया भरिका ७० भन्दा बढीको सहभागिता थियो। चार भिन्न शेशन मा सम्पन्न उक्त गोष्ठी मा २० भिन्न भिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए । स्वस्थ, उर्जा, उत्पादन, यातायात र सडक सुरक्षा, आपतकालीन ब्यबस्थापन, सुरक्षा एबम प्रबिधि लगायतका क्षेत्रमा उच्च शिक्षा प्राप्त गरेका वा कार्यरत बिज्ञ एनआरएनएहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएनए केन्द्रिय संरक्षक इन्द्रा बन, एनआरएनएनए प्रबक्ता रन्जु थापा, एनआरएनए अस्ट्रेलियाका सबै राज्यका प्रतिनिधिहरु र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उत्साहाजनक सहभागिता थियो।

कार्यशाला गोष्ठीमा नेपालको सडक सुरक्षा सँग सम्बन्धित दिर्घकालिन परियोजनाका बारेमा डा.पार्थ पराजुलीको, नेपालको अन्धोपन निवारण र नेपाली आँखा परियोजनाका बारेमा डा.अनिल शर्माको, एनआरएनए आई सि सि स्कि-कार्यदल संयोजक डा. राजु अधिकारी द्वारा अहिले सम्म SKI मार्फत भैरहेका र अब हुन सक्ने सम्भावित परियोजनाबारेको प्रस्तुती , भुकम्प पछीको पुनर्निर्माण र स्थानिय संस्थाहारको सँलग्नताका बारेमा डा.भिस्न बज्राचार्यको कार्यपत्र अनि डा.भरतराज पौडेलको प्रकोप संचारका लागि भबिश्यमा एनआरएनएले संयोजन गर्न सक्ने लेखनबृती, छात्रबृती अनि तालिम सम्बन्धी प्रस्ताव र दिपेश भट्टराईको नेपालमा अन्धोपन भएका बालबालिकाको लागि आँखा उपचारमा खेलन सकिने भूमिका बारे छलफल गरिएको थियो ।

यसैगरी डा.किशोर बैध्य र डा अर्जुन न्यौपानेको नेपालमा हुनुपर्ने ई-गभर्नेन्स सम्बन्धी सम्भावना, डा सुदर्शन दाहालको उर्जा संकट टार्ने माइक्रोग्रिड,सुबोध ढकालको सडक सुरक्षा सम्बन्धी न्युजिल्यान्डको अनुभव, डा प्रकाश पौडेल द्वारा प्रस्तुत एन आर एन ले सोसल इन्टरप्रेनियरशिपमा खेलन सक्ने भूमिकाको चर्चा, राजन कोईराला द्वारा प्रस्तुत SKI को क्षेत्रिय सँजालमा कार्यबिभाजन, डा हेमाड शर्माको यातना बिरुद्द र मानबधिकार जगेर्ना गर्न एन आर एन को भूमिका, डा गोविन्द पाण्डे द्वारा प्रस्तुत सेस्मिक रिपेयर, डा मधु पुडासैनिको नेपालको बिकासमा नितिगत प्रभाव अभिवृदि गर्न चाहिने तत्वहरुको फेयरिस्त सम्बन्धी प्रस्तुतिले छलफलमा जिबन्तता थपेको थियो ।

यो पटक कार्यपत्र प्रस्तुत गर्नेक्रममा अष्ट्रेलियाका पुराना नेपाली एबम अष्ट्रेलिया सरकारको उच्च तहमा काम गरिसकेका डा. होम मूर्ती पन्त र डा. कृष्ण हमालले एन आर एनए ले अस्थिर राजनीतिका बाबजुत आगामी दिनमा नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन खेल्ने भूमिका अनि SKI को परिभाषा पुनरावलोकन गर्नु पर्ने कुरा अँल्याउनु भएको थियो । सुदर्शन चालिसेले हावापानी परिवर्तन र कृषिमा परेको असर बारेको आफ्नो अनुसन्धानको विवरण गर्नुका साथै नेपालको अन्तरराष्ट्रिय सिमा सम्बन्धी बिबाद र सन्धि सम्झौताको जानकारी दिन नेपालबाट आउनुभएका

सिमा बिज तोयनाथ बारालको प्रस्तुतिले सहभागीको ध्यान तानेको थियो । एनआरएनए SKI कार्यदलका संयोजक डा केशब शर्माले SKI कार्यपत्रको साराँस सम्मेलनको महत्वबारे प्रकाश पाउँ सहभागीको स्वागत गर्नु भएको थियो ।

यो पटक एनआरएनएका ICC प्रबक्ता रन्जु वाग्ले एबम प्याट्रन् ईन्द्रा बन ले एन आर एन ले नेपालमा गर्न सक्ने सम्भावित परियोजना सन्चालन गर्न ढिलाई भैरहेको गुनासो आएकोले SKI कार्यदल सजग हुनुपर्ने बताउनुभयो । कार्यपत्र प्रस्तुती का क्रममा उठेका बिषयमा छलफलको अन्त्यमा SKI-Workshop संचालन समितिका अध्यक्ष डा.सिताराम घिमिरेले छलफल निचोड प्रस्तुत गर्दै यो पटक केही प्रस्ताव महत्वपूर्ण रुपमा आएकोले आगामी दिन अनुगमनका लागि अर्को एक छलफल प्रस्ताव गर्नु भयो । यो पटक SKI मा बिभिन्न ४ सेसन लाई बिभाजन गरी सम्भावित परियोजना सम्बन्धी एक सेसन र प्राबिधिक प्रस्तुती भनेर ३ वटा सेसन संचालन गरिएका थिए । सेसनलाई अध्यक्षता र सहजकर्ताको भूमिकामा एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डा. ज्ञानेन्द्र रेग्मी र डा घनश्याम चपागाइ, डा.होममूर्ती पन्त,डा.प्रकाश पौडेल डा.अर्जुन पौडेलले गर्नु भएको थियो ।

समग्र SKI को संचालन भने एनआरएनए SKI कार्यदलका सचिब डा.भरत राज पौडेलले गर्नुभएको थियो । यो पटकको सम्मेलनले दिएका सुझाबलाई चाँडै नै प्रोसिडिडमा छापिने र एनआरएनए को वेब साईटमा राखिने एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले जानकारी दिनु भएको थियो। कार्यक्रममा विदेशमा बसेका बिजहरु र उनीहरुले आर्जेको शिप ज्ञान हरुलाई यसरी एकै ठाउँमा बसेर छलफल गर्दा यसले निश्चय नै स्कि टास्क फोर्सले सोचे भन्दा राम्रो कार्य गर्न सक्ने बिश्वासका साथ प्रस्तुत २० कार्यपत्र मध्ये २ योजनालाई एनआरएनएले आफ्नो प्रोजेक्टमा समावेश गर्ने जानकारी दिइएको थियो।



What is in the Proposal for Project Preparatory Works?

- Activity 1: Technical assistance to two sets of pilot projects involving countermeasures to reduce
 - Pedestrian crashes
 - Road departure crashes
- Activity 2: Scoping of all identified projects (short term)
- Activity 3: Development of Nepal Road Safety Information Management System, Crash Investigation and Database System
- Activity 4: Technical support to NRSC and Capacity Building of local engineers on road safety
- Activity 5: Refinement / Update of Big Picture Proposal and Ongoing Improvement

Objectives: A Pilot Project to demonstrate the real benefits of NRSMS by way of managing Fatal five C's: ROR, HO, INT, PH and MBRE

